



# FACTSHEET

No. 07

May 2022

## कृषकको लागि तथ्य पत्र

नं. ०७ ज्येष्ठ २०७९

# काँक्रा, फर्सी समुहको फल कुहाउने मिहिंगा

### परिचय :

काँक्रा, फर्सी, लौका, करेला समुहका तरकारी बालीहरूमा लाग्ने फल कुहाउने औँसा (*Bactrocera cucurbitae*) ले फलको कलिलै अवस्थाबाट क्षति गर्न सक्छ। कलिला फलमा धेरै लाग्ने यो फिङ्गा तराइ जस्तो भेगमा फाल्युन/चैत्र देखि वैशाख/जेष्ठ सम्म र मध्य पहाडको वातावरणमा वैशाख जेष्ठ देखि साउन भदौ सम्म सताउने गर्दछ। यो कीराको प्रकोपले कम्तीमा पनि ५०% सम्म फलहरू नष्ट पार्छ।

### पहिचान, अनुगमन तथा क्षतिको प्रकार :

- » पिठ्यूमा पहेलो दागहरू र पेटमा काला पाटाहरू भएका रातो खेरो वयस्क फिङ्गा जसको पोथीको पेटको अन्तिम भागमा तीखो फूल पार्ने अंग हुन्छ (चित्र नं १)।
- » फलमा घोचेर भित्रपट्टि पारेको फुलबाट मसिना औँसाहरू (चित्र नं २) निस्कन्छन् जसले फलभित्र पसेर खान लाग्छन् जसको कारण फल कुहिन्छ।
- » यस फिङ्गाले अचल अवस्था (प्युपा) माटोमुनी करिब १० से.मी. गहिराइमा गई सपुरा गर्दछ र माटोबाटै वयस्क भएर निस्कन्छ (चित्र नं ३)।
- » फलका साथै फुल र चिचिलाई पनि यस फिङ्गाले आक्रमण गरि फुल र चिचिला भर्न थाल्दछ।
- » क्षतिग्रस्त फल वा फुल औँसाका कारण कुहिएर भुइमा भर्ने (चित्र नं ४) वा कुहिएको भागबाट पुष्ट भएको औँसा मात्र पनि भर्न सक्ने।



चित्र नं. १: फल कुहाउने वयस्क पोथि फिङ्गा  
श्रोत: <https://www.plantwise.org>



चित्र नं. २: फलबाट निस्केका मसिना औँसाहरू  
श्रोत: <https://www.plantwise.org/knowledgebank/factsheetforfarmers>



चित्र नं. ३: माटोमा रहेको फिङ्गाको अचल अवस्था (प्युपा)  
श्रोत: <https://www.kalliergeia.com>



चित्र नं. ४: कुहिएको फर्सीका फलहरू  
श्रोत: <https://infonet-biovision.org/PlantHealth/Pests/Fruit-flies>

तयारकर्ता:  
विवेक सुनार  
बाली संरक्षण अधिकृत



नेपाल सरकार  
कृषि तथा पशुपन्थी विकास मन्त्रालय  
कृषि विभाग  
केन्द्रीय कृषि प्रयोगशाला  
हरिहरभवन, ललितपुर

फोन नं.: ०१-५५५५३७८९, E-mail: [centralaglab.sspp@gmail.com](mailto:centralaglab.sspp@gmail.com), Website: [www.centralaglab.gov.np](http://www.centralaglab.gov.np)

### व्यावस्थापन :

- » भरेका फुल, चिचिला र कुहिएका फलहरू जम्मा गरि खाल्डो खनि विषादीसंग मिसाइ पुरिदिने।
- » हिउँदमा गहिरो गरी जोत्दा यस फिङ्गाको अचल अवस्थामा रहेका प्युपालाई नष्ट गर्न सकिने।
- » भाले फिङ्गालाई आकर्षण गर्ने पासो जस्तै Cue lure / Malathion को मित्रण प्रयोग गरि भाले फिङ्गा नष्ट गर्न सकिन्छ। फेरोमन द्रयाप ५ वटा प्रति रोपनीको दरले राख्ने।
- » चाहाराको रूपमा पाकेको पहेलो फर्सिलाई मसिना टुक्रा वा प्रोटिन मिश्रणलाई बाली लगाइएको ठाउँ ठाउँमा मालाथियन विषादीको भोल हालेर कीरा मार्न सकिने।
- » इस्ट प्रोटिन वा सख्खर, मालाथियन (५०%) भोल र पानीको मिश्रणबाट बनेको विषयुक्त चारा काँक्रा फर्सी लगाएको जमिनमा बीचबीचमा छर्नुपर्ने।
- » सम्भव भएसम्म चिचिला लाग्नसाथ चिचिलालाई पत्रिका वा कपडाले फल तुलो हुदौँ सम्म ढाकिने गरि छोजे वा फल सानो हुदौँ टिङे बानी गर्ने।

सम्पादन:  
राजिवदास राजभण्डारी  
वरिष्ठ बाली संरक्षण अधिकृत